

आज मिति २०७६।०३।२९ गते आईतबार दिनको ८:०० बजे बेलबारी नगरपालिकाका नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाका तपशिल बमोजिमका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा वैठक बस्यो ।

तपशिल

क्र.सं.	नाम थर	पद	हस्ताक्षर
१	श्री ज्ञानेन्द्र सुवेदी	प्रमुख	उपस्थित
२	श्री ढाका कुमारी पराजुली	उपप्रमुख	उपस्थित
३	श्री चक्र बहादुर खुलाल	सदस्य	उपस्थित
४	श्री घनश्याम गौतम	सदस्य	उपस्थित
५	श्री योगेन्द्र प्रसाद सुवेदी	सदस्य	उपस्थित
६	श्री राम कुमार राई	सदस्य	उपस्थित
७	श्री विश्वबन्धु बस्नेत	सदस्य	उपस्थित
८	श्री उदय बहादुर राई	सदस्य	उपस्थित
९	श्री चेत बहादुर बस्नेत	सदस्य	उपस्थित
१०	श्री धनपति गौतम	सदस्य	उपस्थित
११	श्री नगेन्द्र खड्का	सदस्य	उपस्थित
१२	श्री गंगा बहादुर याख्खा	सदस्य	उपस्थित
१३	श्री यम बहादुर पोखरेल	सदस्य	उपस्थित
१४	श्री खिनामाया थापा	सदस्य	अनुपस्थित
१५	श्री गिता शिवा	सदस्य	उपस्थित
१६	श्री बिन्दुकला गुरुङ्ग	सदस्य	उपस्थित
१७	श्री सुनिता चौधरी	सदस्य	उपस्थित
१८	श्री सुजना राजवंशी	सदस्य	उपस्थित
१९	श्री गिता गिरी	सदस्य	अनुपस्थित
२०	श्री शिवनाथ धिमाल	सदस्य	अनुपस्थित
२१	श्री धन बहादुर शिवा	सदस्य	उपस्थित
२२	श्री प्रदिप शाह	सचिव	उपस्थित
	अन्य कर्मचारीहरू		
१	श्री महेन्द्र खड्का	अधिकृत सातौं	उपस्थित
२	श्री धनमाया राई	लेखा अधिकृत	उपस्थित
३	श्री झमक भटराई	शाखा अधिकृत	उपस्थित
४	श्री बलराम गौतम	लेखापाल	उपस्थित
५	श्री दिनेश खड्का	स-कम्प्यूटर अपरेटर	उपस्थित

प्रस्तावहरू

१. विपद व्यवस्थापन सम्बन्धमा
२. जनता मा.वि.को भवन निर्माण सम्बन्धमा
३. प्रमुखज्यूबाट स्वीकृत योजनाको अनुमोदन
४. स्वास्थ्य सेवाका सेवा करार कर्मचारीको नियुक्ति
५. घ वर्गको निर्माण व्यवसाय ईजाजतपत्र सम्बन्धमा
६. बेलबारी नगरपालिका निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ संशोधन
७. पशु हाट बजार ठेका बन्दोबस्त छुट सम्बन्धमा
८. छुट कर्मचारीहरूको सुविधा सम्बन्धमा ।
९. विविध

निर्णयहरू

निर्णय नं. १: हाल भैरहेको अविरल वर्षाको कारण नगर क्षेत्रभित्र तपशिल बमोजिमको क्षतिको अवस्था रहेको विवरण सम्बन्धित वडाध्यक्षज्यूहरूबाट प्रस्तुत गरियो । साथै नगरक्षेत्रमा भएको विपदमा परेका परिवारको जीउ धनको सुरक्षाको लागि सबै जनप्रतिनिधहरू सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी सजग भैरहने निर्णय गरियो ।

वडा नं.	विवरण	मानविय क्षति	विस्थापित परिवार संख्या
१	लोहन्द्रा खोलाले कटान गरेको मुख्य सडक र भित्री सडक, पुल, कल्भट क्षति पुगी यातायातको साधन अवरुद्ध	नभएको	
२	पाँच वटा घर डुवानमा परेको कल्पना बस्नेको घरमा रहेको उमा श्रेष्ठको पसल विद्युत सट भई आगोलागी भएको लोहन्द्रा खोलाले ठाँउ ठाँउमा कटान गरेको जनमार्ग बाटोलाई स्तर उन्नती गर्नुपर्ने	नभएको	क. प्रेम बहादुर थापा ख. लोकेन्द्र कोइराला ग. वीरु लिम्बु घ. कविता लिम्बु ड. राजकुमार राई को आमा गरी ५ परिवार
३	राधाकृष्ण टोल विकास संस्थाको २ परिवार विस्थापित लोहन्द्रा खोलाले ठाँउ ठाँउमा कटान गरेको साथै भित्री खोलाले कटान गरेको जनमार्ग लगायतका भित्री बाटोमा यातायातका साधन अवरुद्ध भएकोले मर्मत गर्ने र ठाँउ ठाँउमा होमपाइप क्षती	नभएको	क. अम्मर व. खत्री ख. निसान संग्रौला गरि २ परिवार
४	शैनिक मार्ग बाटोमा क्षति जनमार्ग, हिमाली चौक, शान्ती चौक लगायतमा बाटो क्षती साथै होमपाइप र कल्भट क्षति भित्री खोलाहरूबाट कटान	नभएको	
५	लोहन्द्रा खोलाले ठाँउ ठाँउमा कटान गरेको साथै भित्री खोलाले कटान गरेको	नभएको	

	तेलकुडी, साठीविगे लगायतका धेरै वस्तीमा पानी पसेको		
६	भित्री खोलाहरुले कटान गरेको	नभएको	२० परिवार विस्तापित
	मुसहर ऋसिदेव वस्तीमा ३० परिवारमा पानी पसेको		
	बोराहवाधमा ४ परिवारमा पानी पसेको		
	कयर खोलाको पुल क्षेत्रमा पहिरो गएको		
	लक्ष्मीमार्ग सोहभाग बाटो लगायत भित्री बाटोमा क्षती		
	पैनी भत्कीएर सिचाइ सेवा अवरुद्ध		
७	चिसाइ खोला दौलतपुरमा कटान	नभएको	१५ परिवार
	कयर खोलाले खैरानी वस्ती डुवान		
	भाउत्रे आमतोला लगायत भित्री बाटोमा क्षती, विद्यालय आसपास क्षेत्र डुवान		
८	मुसहर वस्ती डुवानमा	नभएको	१५-२० परिवार
	चिसाइ खोला ठाँउ ठाँउमा कटान		
	मुख्य सडक र भित्री सडक, पुल, कल्भट क्षति पुगी यातायातको साधन अवरुद्ध		
९	डुवानमा परेको परिवार संख्या	नभएको	३ परिवार
	मुख्य सडक र भित्री सडक, पुल, कल्भट क्षति पुगी यातायातको साधन अवरुद्ध		
	दुदाह धैती खोलाहरुले बाटो तथा खेतीयोग्य जमिन कटान गरेको		
१०	भाउत्रे पुल दक्षिण डुवानमा परेको परिवार संख्या	नभएको	७ परिवार
	भाउत्रे आमतोला र भित्री सडक, पुल, कल्भट क्षति पुगी यातायातको साधन अवरुद्ध		
११	६ परिवारमा पानी पसेको, १ परिवार टाटी भत्कीएको	नभएको	
	मुख्य सडक र भित्री सडक, पुल, कल्भट क्षति पुगी यातायातको साधन अवरुद्ध		

निर्णय नं. २: चालु आ.व.२०७५/०७६ मा जनता मा.वि. बेलबारी ९ को नमूना विद्यालय गुरुयोजना निर्माण कार्य संचालनको लागि नेपाल संघीय सरकार सर्शत अनुदान ब.उ.सि.नं. ३५०८०६ विद्यालय क्षेत्र विकास कार्यक्रम रु. १०७८५०००।०० अक्षेररूपी एक करोड सात लाख पचासी हजार र सोही ब.उ.सि.नं. विद्यालय क्षेत्र विकास कार्यक्रम SSDP सोध भर्ना हुने स्रोतबाट रु. २०८२०००।०० अक्षेररूपी वीस लाख अठाईस हजार साथै सोही ब.उ.सि.नं. विद्यालय क्षेत्र विकास कार्यक्रम SSDP सोधभर्ना हुने ऋण स्रोतबाट रु. २१३३०००।०० अक्षेररूपी एकतीस लाख तेतीस हजार गरि रु. १५००००००।०० एक करोड पचास लाख छयालीस हजारबाट गुरुयोजनाको कोड नं. २.१५.११.७८४ अनुसार प्रशासनिक भवन निर्माण कार्य संचालन गर्न नगरपालिकाबाट मिति २०७५।१२।१६ गते सूचना प्रकाशन गरि सार्वजनिक खरिद ऐन २०६३ खरिद प्रक्रिया अगाडि बढाईएकोमा तोकिएको समयमा दर्ता भएका शिलबन्दी बोलपत्रहरुको मूल्यांकन प्रक्रियामा मोरङ कन्ट्रक्शन गोदावरी ११ ले रु. १२६८०४१०।२५ मू.अ.कर बाहेक ठेक्का स्वीकृत भएको हुदाँ यस पछिका सम्पूर्ण कामकारवाही जनता मा.वि. बेलबारी ९ ले प्रक्रिया अगाडी बढाई कार्यसम्पादन

गर्न आवश्यक पर्ने ठेक्काको दस्तावेज हस्तान्तरण गरि विनियोजित बजेट विद्यालयको खातामा निकास दिने निर्णय गरियो ।

निर्णय नं. ३: नगर प्रमुखज्यूबाट विभिन्न मितिमा चालु आ.व.मा स्वीकृत कार्यक्रम मध्ये तपशिल बमोजिमका कार्यक्रम स्वीकृत गरि संचालन भएको हुदाँ उक्त योजनाहरु अनुमोदन गर्ने निर्णय गरियो ।

क) सामाजिक विकास तर्फ

क्र.स.	पेश गर्ने व्यक्ती वा संस्था	विषय	स्विकृत रकम
१	नमुना टोल विकास संस्था बेलबारी १०	१५ थान टेवल र ६० थान कुर्सी	
२	राधाकृष्ण भजन मण्डली बेलबारी ९	साउण्ड सिस्टम र हार्मोनियम	
३	श्री लक्ष्मी माध्यमिक विद्यालय बेलबारी ११	राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन	४००००

क) पूजिगत साना योजना तर्फ

क्र.स.	पेश गर्ने व्यक्ती वा संस्था	विषय	स्विकृत रकम
१	ॐ कारेश्वर महालक्ष्मी मन्दिर व्यवस्थापन समिति बेलबारी ११	३ वण्डल कर्कट पाता	

निर्णय नं. ४: नगरपालिकाको वडा नं. ४, ८ र ११ वडामा स्वास्थ्य सेवा संचालनको लागि सेवा करारमा कर्मचारी भर्ना गर्न गठित कर्मचारी छनौट सिफारिस समितिले मिति २०७६।०३।२४ गते सिफारिस गरे बमोजिम प्रमुखज्यूबाट मिति २०७६।०३।२९ गते देखि लागू हुने गरि तपशिलका सफल उमेदवारहरुलाई सेवा करारमा नियुक्ती गरि कामकाज गराउन मिति २०७६।०३।२७ गते स्वीकृत प्राप्त भएकोले उक्त निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

विज्ञापन नं. १/२०७५/०७६ पद: हे.अ./अ.हे.व.

रो. नं.	उमेदवारको नामथर	ठेगाना	पद	बाबुको नामथर	कैफियत
	सफल उमेदवारहरु				
११०	श्री नवोल श्रेष्ठ	बेलबारी २	हे.अ.	श्री चन्द्र कुमार श्रेष्ठ	
१०९	श्री समिक्षा राई	बेलबारी ११	हे.अ.	श्री विर्ख बहादुर लिम्बु चोडवाङ्ग	
१०३	श्री सोनु पोखरेल	बेलबारी ९	हे.अ.	श्री शिव बहादुर पोखरेल	

विज्ञापन नं. २/२०७५/०७६ पद: स्टाफ नर्स/अ.न.मी.

रो. नं.	उमेदवारको नामथर	ठेगाना	पद	बाबुको नामथर	कैफियत
	सफल उमेदवारहरु				
२०७	श्री विष्णु कुमारी मंग्राती	बेलबारी ४	अ.न.मी.	श्री मित्र कुमार मंग्राती	
२१३	श्री विनिता बस्नेत	बेलबारी ८	स्टाफ नर्स	श्री हरि बहादुर बस्नेत	
२०९	श्री सिता राई	बेलबारी ११	अ.न.मी.	श्री आशधन राई	

विज्ञापन नं. ३/२०७५/०७६ पद: कार्यालय सहयोगी

रो. नं.	उमेदवारको नामथर	ठेगाना	बाबुको नामथर	कैफियत
	सफल उमेदवारहरु			
३०९	श्री तारादेवी सुवेदी पाण्डे	बेलबारी ८	श्री ईच्छा बहादुर सुवेदी	
३३९	श्री पुजा विश्वकर्मा	बेलबारी ४	श्री बसन विश्वकर्मा	
३०५	श्री मुना धिताल	बेलबारी ११	श्री कमलापति धिताल	
३०४	श्री सारदा खनाल	बेलबारी ९	श्री भिम प्रसाद खनाल	

निर्णय नं. ५: बेलबारी नगरपालिका निर्माण व्यवसायी ईजाजत पत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूचि १ बमोजिम नयाँ ईजाजत पत्रका लागि श्रो ओजस कन्स्ट्रक्शन प्रा.लि. बेलबारी ७ ले निवेदन पेश गरे बमोजिम कार्यविधिको दफा ४ (१) को समितिको मिति २०७६।०३।२० गतेको सिफारिस अनुसार प्रमुखज्यूबाट कार्यपालिका बैठकमा पेश गर्न स्वीकृत भएनुसार यस कार्यविधिको दफा ३ बमोजिम निर्माण व्यवसायीको नयाँ ईजाजत पत्र दिने निर्णय गरियो ।

निर्णय नं. ६: बेलबारी नगरपालिका निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को दफा ३ को उपदफा (५) पछि उपदफा (६) थप गरि "यो कार्यविधि लागू हुनु पूर्व साविकमा अन्य निकायमा दर्ता भई यस नगरपालिकामा हस्तान्तरण भई आएका निर्माण व्यवसायी फर्म/कम्पनीहरुले यो कार्यविधि संशोधन भएको मितिले ३ महिना भित्र यस कार्यविधिको अनुसूचि ५ बमोजिमको आवश्यक योग्यता पुरा गरि यस कार्यालयमा जानकारी दिनु पर्नेछ । यदि कुनै फर्म/कम्पनीहरुले तोकिएको समय भित्र आवश्यक योग्यता पुरा नगरेमा उक्त फर्म/कम्पनीहरुको दर्ता स्वतः खारेज हुनेछ" ।

निर्णय नं. ७: चालु आ.व. २०७५/०७६ को सोमवारे पशु हाट बजार मवेशी कर संकलनको लागि बेलबारी ३ निवासी श्री मनोज सुवेदीले रु. ४६,०६,६६६।०० अक्षेररूपी छयालीस लाख छ हजार छ सय छयसठ्ठीमा ठेक्का सकार गरि मिति २०७५।०४।०७ मा एकमुष्ठ रकम बुझाई संझौता गरेको र निजले नगरपालिकाबाट अन्य ठेक्का बन्दोबस्तमा एकमुष्ठ रकम बुझाउनेलाई १० प्रतिशत छुट सुविधा दिई आफु बन्चित भएको भनि मिति २०७६।०३।२६ गते निवेदन पेश गरेकोमा निज ठेकेदारलाई कबोल अंकमा १० प्रतिशतले हुन आउने रु. ४,६०,६६६।०० अक्षेररूपी चार लाख साठी हजार छ सय छयसठ्ठी बराबरको रकम छुट दिने निर्णय गरियो ।

निर्णय नं. ८: चालु आ.व.मा नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले स्थानीय सुविधा वापत दिईदै आएको तलब स्केलको २८ प्रतिशत सुविधा कृषि विकास शाखा, पशु विकास शाखा र आयुर्वेद औषधालयको प्रमुखको छुट भएकोले सो सुविधा उपलब्ध गराउने निर्णय गरियो ।

विविध

निर्णय नं. ९: चालु आ.व.मा मर्मत सम्भार शिर्षकमा विनियोजित बजेट अपुग भएकोले मौजाद रकमबाट रु. २००००००।०० अक्षेररूपी र बीस लाख रकमान्तर गर्ने निर्णय गरियो ।